

भारतीय राजदूतावास
काठमाडौं
प्रेस वृत्तपत्र

भारत सरकारको आर्थिक सहयोगमा काभ्रेमा दुई वद्यालयको निर्माण कार्य सुरु

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव श्री मणराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव श्रीमती सौम्या सी र रोशी गाउँपालिकाका मेयरको उपस्थितिमा आज काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित श्री हरिसद्वि माध्यमक वद्यालय र महाभारत गाउँपालिकास्थित श्री सद्वेश्वर माध्यमक वद्यालयको पुनर्निर्माणका लागि भूमि पूजा सम्पन्न गरियो । उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का परियोजना निर्देशक, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा भारतीय राजदूतावासका अधिकारी, वद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय समुदाय सदस्य र वद्यार्थीहरूको सहभागिता थियो ।

२. नेरु. २.८४ करोड लागतमा श्री हरिसद्वि माध्यमक वद्यालयको निर्माण हुनेछ भने श्री सद्वेश्वर माध्यमक वद्यालयको निर्माण लागत नेरु. ३.९६ करोड रहेको छ । नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरूप यी वद्यालयहरूको निर्माण गरिनेछ । श्री हरिसद्वि माध्यमक वद्यालयको तीन तल्ले नयाँ संरचनामा ९ वटा कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय र वद्यार्थीहरूका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुवधा हुनेछ । त्यस्तै, श्री सद्वेश्वर माध्यमक वद्यालयको तीन तल्ले नयाँ संरचनामा १३ वटा कक्षा कोठा, लेखा, प्रधानाध्यापक र अध्यापकका लागि कक्ष, परीक्षा कक्ष, प्रारम्भिक बाल विकास कक्ष, प्रशासनिक कक्ष, वद्यालय व्यवस्थापन समिति कक्ष र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुवधा हुनेछ । यी वद्यालयहरूको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) रुडकीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतको शीर्ष संस्थानको रूपमा परिचित छ ।

३. २०७२ सालको भूकम्पले क्षति पुऱ्याएका नेपालका आठ जिल्लाका कूल ७ वटा शैक्षिक संस्थाको पुनर्निर्माण हेतु भारत सरकारले ५० मिलियन अमेरिकी डलर (करिब नेरु. ५.८ अर्ब) आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यस भूमि पूजासँगै ७० वटा वद्यालयको

पुनर्निर्माण सुरु भएको छ जसमध्ये ८ वटा वद्यालयहरु सम्बन्धित वद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको छ ।

४. स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २०० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि गरिसकेको छ । ५०,००० घरहरुमध्ये अहिलेसम्म गोरखा र नुवाकोट जिल्लामा ४७,००० घरहरु निर्माण भइसकेका छन् र बाँकी घरका निर्माण कार्य अघि बढिरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सम्बन्धित नगरपालिकाका अधिकारीहरुले लाभग्राहीहरुलाई वर्षायाम आउनु अघि नै निर्माण कार्य सम्पन्न गरिसक्न आग्रह गरेका छन् ।

५. भारतको आर्थिक सहयोगमा २०७२ सालको वनाशकारी भूकम्पले क्षति पुऱ्याएका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्स्थापना तथा सबलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माण भइरहेको छ । यी दुवै क्षेत्रमा निर्माण कार्य सुरु भइसकेको छ । पुनर्निर्माण परियोजना यथासक्य चाँडै सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा दूतावास एक आपससँग सहकार्य गर्दै काम गरिरहेको छ ।

काठमाडौं, नेपाल

२०७७ चैत्र २० गते